

प्राथमिक मेनु - अप्रिल - अक्टुबर २०१८

	सोमबार	मंगलबार	बुधबार	बिहीबार	शुक्रबार
सप्ताह १ अप्रिल १६ मे ७ जुन ४ जुन २५ जुलाई १६ सेप्टेम्बर १७ अक्टुबर ८	सेकाएको ससेज रोल टोमाटो रेलिशा(टमाटरको चटनी) आलु मुछेको	गाइको मासुको रोस्ट र योर्कशायर पुडिङ	विविक्क्यू चिकेन पाटो (फिलेट) ओभनमा सेकाएका हर्बहरु दलेकोआलुका टुक्रा	खट्टा मिठा टर्की भात	सेकाएका माछाको (फिश) फिंगर र टमाटरको केचप अुल तरेको (चिप्स)
	सर्कर खण्ड र दाल नान भात	कोर्न नगेट (भिगन)	पिज्जा	शाकाहारी ससेज र लदबद (ग्रेभी) मुछेको आलु	तरकारीको लसान्या लसुनको रोटी
	कलिलो मकै हरियो सिमि	रोस्ट गरेको आलु ब्रोकाउली, गाजर र काउली मिक्स लदबद (ग्रेभी)	कलिलो मकै (स्वीटकर्न) केराउ	ब्रोकाउली काउली	सेकाएको सिमी केराउ
	आइसक्रिम, स्मुदिज, एप्पल ललीपप्	मिनि बिस्कुट र (फलफुलका टुक्रा) फ्रुट वेज	फ्रुट (फलफुल) फ्ल्यापज्याक	जेली, एन्जेल डिलाइट, योगर्ट (दही), ताजा फलफुल	लेमन (कागती) मर्फिन
सप्ताह २ अप्रिल २३ मे १४ जुन ११ जुलाई २ सेप्टेम्बर ३ सेप्टेम्बर २४ अक्टुबर १५	गाईको मसुको सस् (विफ बोलोग्नेज) पास्ता बेक गार्लिक (लसुन) ब्रेड फिंगर	रोस्ट (कुखुरा) चिकेन र ग्रेभी रोस्ट आलु	कुस कुसमा तरकारीले सजाएको तेजिन	कुखुराका (चिकेन), तरकारी र सेकाएको आलु	तरेको माछा र टमाटरको केचप अुल तरेको (चिप्स)
	शाकाहारी पफ आलु मुछेको	सेकाएको ब्रोकाउली र काउली टमाटरको रोटी कोलस्लो	पिज्जा	इटालिएन टोमाटो पास्ता लसुनको ब्रेड फिंगर	टमाटर र मिक्स सलादसँग फलाफल र्याप
	तीन खाले तरकारी सेकेको सिमी	टुक्रा पारेको गाजर हरियो सिमी	हरियो सिमी कलिलो मकै (स्वीटकर्न)	ब्रोकाउली गाजरका लामा टुक्रा	केराउ कलिलो मकै (स्वीट कर्न) सँग मरिच मिक्स मोटे खुर्सानी
	आइसक्रिम, स्मुदिज, एप्पल ललीपप्	मिनि बिस्कुट र (फलफुलका टुक्रा) फ्रुट वेज	गाजरको केक	जेली, एन्जेल डिलाइट, दही, ताजा फलफुल	चकलेट र जइको (ओट) कुकी
सप्ताह ३ अप्रिल ३० मे २१ जुन १८ जुलाई ९ सेप्टेम्बर १० अक्टुबर १	बबल साल्मन र आलु (पोटाटोज) अफ द डे	रोस्ट (सुड.गुर) पोर्क र ग्रेभी रोस्ट आलु	खट्टा तरीकाले पकाएको कुखुराको लदबद (चिकेन टयाड.गी करी) नान भात	पोर्क (सुड.गुर) ससेज सेकाएको आलुको वेजेज	तरेको माछाको फिंगर र टमाटरको केचप अुल तरेको (चिप्स)
	म्याक्रोनी चिज लसुनको ब्रेड फिंगर	सेकाएको मकै टोमाटो पास्ता	पिजा कोलस्लो	पास्तासँगै टमाटरको ससमा तरकारीका डल्ला (भेजिटेबल बल) लसुनको ब्रेड फिंगर	रातो मुसुरीको फ्लान नयाँ आलु
	केराउ	ब्रोकाउली, गाजर र काउली मिक्स	हरियो सिमी गाजरका टुक्रा	ब्रोकाउली गाजर	सेकाएको सिमी केराउ
	आइसक्रिम, स्मुदिज, एप्पल ललीपप्	मिनि बिस्कुट र (फलफुलका टुक्रा) फ्रुट वेज	ब्राउनी	जेली, एन्जेल डिलाइट, दही, ताजा फलफुल	चिज र एप्पल वेजेज

थप रोटी र मौसमी सलादसँगै दिइने

दैनिक रुपमा ताजा फलफुल, फलफुलको भाँडा, अर्ग्यानिक दही, भातको भाँडा, चीज र बिस्कुटको छनौट उपलब्ध हुने ।